

	Enhanced Custon	ner Due Diligence Form
Account Number (खाता नं)		Date (मिति):
Account Name(खातावालाको न	ाम)	Branch/counter:
Full Name(पुरा नाम थर)		
Citizenship (नागरिकता)	Obtained (ন্তঃ)	Not Obtained (छैन)
If Obtained (लिएको भए), Citizenship No.: (नागरिकता नं.)	Issuing Authority: (जारी गर्ने कार्यालय)	Issued Date: (जारी मिति)
PAN (स्थायी लेखा नं.) If Obtained (लिएको भए),	ি Obtained (ন্ত)	Not Obtained (छैन)
PAN No.: (स्थायी लेखा नं.)	Issuing Authority: (जारी गर्ने कार्यालय)	Issued Date: (जारी मिति)
Passport (राहदानी)	Obtained (ন্ত্ৰ)	Not Obtained (छैन)
If Obtained(लिएको भए) Passport No.: (राहदानी नं.)	Issuing Authority: (जारी गर्ने कार्यालय)	Issued Date: (जारी मिति)
Visa (भिसा)	Obtained (ন্ত)	Not Obtained (छैन)
If Obtained (लिएको भए) Visa No.: (भिसा नं.)	Issuing Authority:	Issued Date: (जारी मिति)
If Non-Resident Nepalese,	Identification Card No:	others:
	${f n}$? (के तपाई वा तपाईको परिवारको सदस्य वा तपाईक	ently involved in or retired from politics, bureaucracy को नजिकको व्यक्ति राजनीति, प्रशासनिक वा अन्य कुनै उच्च पदस्थ पदमा No (छैन)
If Yes (छ भने),		
Name (नाम)		Relationship with you (तपाईसँगको नाता)
Position/Association (पद/सं	लग्नता) ———	Institution Name (संस्थाको नाम) —
Appointment Date (नियुक्ती भ	मएको मिति। ————	Retired Date (अवकाश मिति)
Additional Information (থ্য	ा जानकारी)	

(ऋ.स)	Relation ^(नाता)	Full १ (पूरा	Name नाम)	Citizenship (नागरिकता नं.)	Issued District (जारी भएको जिल्ला)	Account No. If Account maintained at PFLTD (प्रोग्रेशिभ फाइनान्स लि.मा खाता रहेको भए खाता नं.
1.	Spouse	-				
2.	(श्रामान/श्रामता) Father (बुबा)					
3.	Mother (आमा)					
4.	Grandfather					
5.	Grandmother (हज्रआमा)					
6.	Son(s) (छोराहरु)					
7.	Daughter(s)					
8.	Daughter(s) in Law (ब्हारीहरू)					
9.	Father in Law					
	(ससुरा) For married women					
	(संस्थाको		(संस्थाको ठेगान	ा) (पद)	(सम्पर्क नं.) (वार्षिक आम्दानी / तलब)
1.						
2.						
3.						
	Address (हालको ठेगान	Π):			ent (भाडामा वस्ने भए) ess of a House own	ner (घरधनीको नाम र ठेगाना):
resent	Address (हालको ठेगान t No (सम्पर्क नं.):	π):			ess of a House own	ner (घरधनीको नाम र ठेगाना):
Present			गर ण):	Name & Addre	ess of a House own	ner (घरधनीको नाम र ठेगाना):
resent Contact	t No (सम्पर्क नं.) :	ng (खाता खोल्नुको व	गरण):	Name & Addre	ess of a House own	ner (घरधनीको नाम र ठेगाना):
contact urpose ource	t No (सम्पर्क नं.): e of Account Openi of Funds (सम्पत्ति/रका ed Annual Turnove	ng (खाता खोल्नुको व मको श्रोत):- r (अनुमानित वार्षिक <mark>व</mark>	हारोबार रकम):	Name & Addre	ess of a House own	
Contact curpose ource	t No (सम्पर्क नं.): e of Account Openi of Funds (सम्पत्ति/रकः ed Annual Turnove ss than 1 Lakh (एक र	ng (खाता खोल्नुको व मको श्रोत):- r (अनुमानित वार्षिक व साख भन्दा कम) — [कारोबार रकम): □ Less than 5	Name & Addre	ess of a House own	ner (घरधनीको नाम र ठेगाना):
Contact Curpose Ource Cxpecte	t No (सम्पर्क नं.): e of Account Openi of Funds (सम्पत्ति/रका ed Annual Turnove	ng (खाता खोल्नुको व मको श्रोत):- r (अनुमानित वार्षिक व साख भन्दा कम) — [कारोबार रकम): □ Less than 5	Name & Addre	ess of a House own	

Less than 10 transaction (१० भन्दा कर Equal to or more than 30 transaction		ction (३० वा सो भन्दा बढी)	
Site Map (घर जाने बाटोको नक्सा):	Present Address (हाल	तको ठेगाना):	N I
Declaration: I haraby declare that the in	nformation provided above is true and correct and if	found otherwise I shall	
	खित सम्पूर्ण विवरण सही र दुरुस्त भएको म स्वःघोषणा गर्दछु । यदि अन्यथा		
अ । /			
Signoturo (ZZZZZZ)			
Signature (दस्तखत)	कम्पर्न	of Company/Institution नी तथा संस्थाको हकमा	
Signature (44(19))	कम्पर्न		
Address verifying supporting document Is beneficial owner different than the ac	कम्पर्न (आधि For Official Use Only s obtained?	नी तथा संस्थाको हकमा कारीक दस्तखत र छाप)	
Address verifying supporting document Is beneficial owner different than the ac If Yes,	कम्पर्न (आधि For Official Use Only as obtained? ecount holder?	fl तथा संस्थाको हकमा कारीक दस्तखत र छाप) Yes No Yes No	_
Address verifying supporting document Is beneficial owner different than the act If Yes, Has the beneficial owner been identified and	कम्पर्न (आधि For Official Use Only so obtained? ecount holder? d due diligence measures conducted for beneficial owner?	fl तथा संस्थाको हकमा (कारीक दस्तखत र छाप) Yes No Yes No Yes No	
Address verifying supporting document Is beneficial owner different than the ac If Yes, Has the beneficial owner been identified and Has mandate to operate the account give If Yes,	कम्पर्न (आधि For Official Use Only as obtained? account holder? d due diligence measures conducted for beneficial owner? en to third party?		
Address verifying supporting document Is beneficial owner different than the ac If Yes, Has the beneficial owner been identified and Has mandate to operate the account give If Yes, Has the due diligence measures conduct	कम्पर्न (आधि For Official Use Only so obtained? count holder? d due diligence measures conducted for beneficial owner? en to third party? ted for account mandatee?	fl तथा संस्थाको हकमा (कारीक दस्तखत र छाप) Yes No Yes No Yes No	
Address verifying supporting document Is beneficial owner different than the act If Yes, Has the beneficial owner been identified and Has mandate to operate the account give If Yes, Has the due diligence measures conduct Relationship between account holder and Copy of citizenship of the family members.	कम्पर्न (आधि For Official Use Only s obtained? count holder? d due diligence measures conducted for beneficial owner? en to third party? ted for account mandatee? ad account mandatee: pers obtained?		
Address verifying supporting document Is beneficial owner different than the act If Yes, Has the beneficial owner been identified and Has mandate to operate the account give If Yes, Has the due diligence measures conduct Relationship between account holder and Copy of citizenship of the family members are man	कम्पर्न (आधि For Official Use Only s obtained? count holder? d due diligence measures conducted for beneficial owner? en to third party? ted for account mandatee? ad account mandatee: bers obtained? datory)		
Address verifying supporting document Is beneficial owner different than the act If Yes, Has the beneficial owner been identified and Has mandate to operate the account give If Yes, Has the due diligence measures conduct Relationship between account holder and Copy of citizenship of the family member (Copy of citizenship of family members are man Name listed in Sanctions (Majorly UK, Account turnover in last one year:	कम्पर्न (आधि For Official Use Only so obtained? count holder? d due diligence measures conducted for beneficial owner? en to third party? ted for account mandatee? ad account mandatee: bers obtained? datory) UN, OFAC, HMT)?		
Address verifying supporting document Is beneficial owner different than the act If Yes, Has the beneficial owner been identified and Has mandate to operate the account give If Yes, Has the due diligence measures conduct Relationship between account holder and Copy of citizenship of the family member (Copy of citizenship of family members are man Name listed in Sanctions (Majorly UK, Account turnover in last one year: No. of Transaction: Reason for conducting ECDD:	कम्पर्न (आधि For Official Use Only so obtained? count holder? d due diligence measures conducted for beneficial owner? en to third party? ted for account mandatee? ad account mandatee: bers obtained? datory) UN, OFAC, HMT)?	паи ќехифі вънна (пакта сектем такта се	
Address verifying supporting document Is beneficial owner different than the act If Yes, Has the beneficial owner been identified and Has mandate to operate the account give If Yes, Has the due diligence measures conduct Relationship between account holder and Copy of citizenship of the family member (Copy of citizenship of family members are man Name listed in Sanctions (Majorly UK, Account turnover in last one year: No. of Transaction:	हिंदि For Official Use Only Is obtained? Is obtained? It do due diligence measures conducted for beneficial owner? It en to third party? It ed for account mandatee? Ind account mandatee: It pers obtained? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner?	паи ќехифі вънна (пакта сектем такта се	
Address verifying supporting document Is beneficial owner different than the act If Yes, Has the beneficial owner been identified and Has mandate to operate the account give If Yes, Has the due diligence measures conduct Relationship between account holder and Copy of citizenship of the family member (Copy of citizenship of family members are man Name listed in Sanctions (Majorly UK, Account turnover in last one year: No. of Transaction: Reason for conducting ECDD: Date of KYC updated in Inorins:-	हिंदि For Official Use Only Is obtained? Is obtained? It do due diligence measures conducted for beneficial owner? It en to third party? It ed for account mandatee? Ind account mandatee: It pers obtained? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner? It do due diligence measures conducted for beneficial owner?	паи ќехифі вънна (пакта сектем такта се	